



हेटौंडा उपमहानगरपालिका

हेटौंडा राजपत्र

खण्ड: ५

सङ्ख्या: १

मिति: २०७८।०३।०६

भाग- ३

हेटौंडा उपमहानगरपालिका पूर्वाधार विकास महाशाखा अन्तरगत कार्यरत प्राविधिकहरूको फिल्ड भत्तासम्बन्धी कार्यविधि, २०७८

प्रस्तावना:

यस उपमहानगरपालिका पूर्वाधार विकास महाशाखा अन्तरगत कार्यरत प्राविधिक कर्मचारीहरूलाई आफ्नो काममा थप हौसला प्रदान गर्न प्राविधिक कर्मचारीहरूको फिल्ड भत्ता दिन वान्छनीय भएकोलेस्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि हेटौंडा उपमहानगरपालिका नगरकार्यपालिकाले यो कार्यविधि बनाई जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस कार्यविधिको नाम “हेटौंडा उपमहानगरपालिका पूर्वाधार विकास महाशाखा अन्तरगत कार्यरत प्राविधिकहरूको फिल्ड भत्ता सम्बन्धी कार्यविधि, २०७८” रहेको छ ।

(२) यो कार्यविधि नगरकार्यपालिकाको बैठकबाट स्वीकृत भएको मिति देखि लागू हुनेछ ।

२. परिभाषा: बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “उपमहानगरपालिका” भन्नाले हेटौँडा उपमहानगरपालिकालाई सम्झनु पर्दछ ।

(ख) “कार्यालय” भन्नाले हेटौँडा उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।

(ग) “कार्यपालिका” भन्नाले हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिका सम्झनु पर्दछ ।

(घ) “कार्यविधि” भन्नाले हेटौँडा उपमहानगरपालिका पूर्वाधार विकास महाशाखा अन्तरगत कार्यरत प्राविधिकहरुको फिल्ड भत्ता सम्बन्धी कार्यविधि, २०७८ सम्झनु पर्दछ ।

(ङ) “प्राविधिक कर्मचारी” भन्नाले पूर्वाधार विकास महाशाखा अन्तरगत कार्यरत स्थायी र करार सेवा अन्तरगत कार्यरत ईञ्जिनियर, सब ईञ्जिनियर र असिष्टेन्ट सब ईञ्जिनियर सम्झनु पर्दछ ।

३. फिल्ड भत्ता प्राप्त गर्ने आधार:- (१) यस कार्यविधि बमोजिमको भत्ता प्राप्त गर्न सम्बन्धित कर्मचारीले मासिक रूपमा कार्यालयमा हाजिर भई काम गरेको हुनुपर्नेछ। आवश्यक पर्दा कार्यालयले जुनसुकै बखत लगाएको काम निजले गरेको हुनुपर्नेछ ।

(२) भत्ता प्रदान गर्ने प्रयोजनका लागि प्राविधिक कर्मचारीहरुले मासिक रूपमा काम गरेको विवरण महाशाखा प्रमुखले तयार गरी प्रशासन मार्फत पेश गर्नु पर्दछ ।

(३) उपदफा (१) बमोजिम काम गरेका कर्मचारीहरु र उपदफा (२) बमोजिम पेश गरेको विवरण स्वीकृत भए पश्चात कर्मचारीले आफ्नो पद/तह/स्तर अनुसार देहाय बमोजिम एकमुष्ट मासिक फिल्ड भत्ता प्राप्त गर्नेछन:

सि. नं.	पद/तह/स्तर	प्राप्त हुने फिल्ड भत्ता (रु.)
१	ईञ्जिनियर (अधिकृतस्तर, महाशाखा प्रमुख)	८,०००।-
२	ईञ्जिनियर (अधिकृतस्तर)	८,०००।-
३	सब-ईञ्जिनियर, सर्भेयर (सहायकस्तर पाचौं)	५,०००।-
४	असिष्टेन्ट सब-ईञ्जिनियर, अमिन (सहायकस्तर चौथो)	५,०००।-

४. भुक्तानी विधि: २०७७ साल श्रावण महिना देखि दफा ३ बमोजिमका प्राविधिक कर्मचारीको तलबमा थप प्राविधिक फिल्ड भत्ता समावेश गरि मासिक रूपमा कार्यालयले उपलब्ध गराउनेछ।
५. कार्यविधिको व्याख्या:- यो कार्यविधिको व्याख्या गर्ने अधिकार कार्यपालिकामा निहित रहनेछ।
६. थपघट तथा हेरफेर: आवश्यकता, प्राथमिकता एवं सन्दर्भलाई समेत मध्यनजर गरी कार्यपालिकाले प्रचलित कानूनसँग नबाझिने गरी यस कार्यविधिमा आवश्यक थपघट तथा हेरफेर गर्न सक्नेछ।

प्रमाणीकरण मिति:-२०७८/०३/०६

प्रमुख प्रशासकीय अधिकृत
शिवराज चौलागाईं
हेटौंडा उपमहानगरपालिका